

अनुसूची २

(दफा ४ तथा अनुसूची-१ को भाग-१ सँग सम्बन्धित)



चिशंखुगढी गाउँपालिका

स्थानीय राजपत्र

खण्ड ३

संख्या: ३

मिति: २०७७/०५/२४

भाग-२

चिशंखुगढी गाउँपालिका

चिशंखुगढी गाउँ कार्यपालिका कार्यालयको

सूचना

चिशंखुगढी गाउँपालिकाको शिक्षा (पहिलो संशोधन) नियमावली, २०७७

चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

चिशंखुगढी शिक्षा ऐन, २०७५ को दफा ३७ ले दिएको अधिकार प्रयोग गरी चिशंखुगढी गाउँपालिकाले देहायका नियमहरू बनाएको छ ।

१ **संक्षिप्त नाम र प्रारम्भ:** (१) यी नियमहरूको नाम “ चिशंखुगढी गाउँपालिकाको शिक्षा (पहिलो संशोधन)

नियमावली, २०७७ “ रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ को नियम २६ मा संशोधन: चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ को नियम २६ को,

१. उपनियम (१०) अभिभावकको अभिलेख राख्ने: (क) विद्यालयले शिक्षा शाखाले तोकिएको ढाँचामा विद्यार्थीको अभिलेख राख्दा विद्यार्थीका बाबु, आमा, बाजे र बज्यैको नाम, थर र ठेगाना उल्लेख गर्नु पर्दछ र त्यस्ता अभिभावक नभएको हकमा विद्यार्थीलाई संरक्षकत्व प्रदान गर्ने व्यक्तिको अभिलेख राख्नु पर्दछ ।

२. उपनियम (११) स्पष्टिकरण: विद्यालय व्यवस्थापन समितिका सदस्यहरु भन्नाले उपदफा (१) को खण्ड क, ख, ग, घ, र ड बमोजिमका सबै सदस्यहरुलाई जनाउँदछ । माथि जुसुकै कुरा लेखिएको भएतापनि निर्वाचित जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन पाउने छैन भन्ने प्रावधान हटाईएको ।

३. उपनियम (११) स्पष्टिकरण: माथि उल्लेखित प्रावधान बमोजिम तोकिएको समय सीमा भित्र विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेमा गाउँ शिक्षा समितिले बढिमा ६ महिनाका लागि कम्तीमा दुई महिला सहित सात सदस्यीय तदर्थ समिति गठन गर्न सक्नेछ भन्ने प्रावधान थपिएको ।

२. चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ को नियम ५४ संशोधन: चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ को नियम ५४ को

१. उपनियम ४ (१) को खण्ड (ग) को प्रयोजनको लागि गाउँ कार्यपालिकाको कार्यालयले स्थायी शिक्षकहरु मध्येबाट आवेदन माग गरी विषय विशेषज्ञको सूची तयार गरी राख्नु पर्नेछ । आधारभुत तहको विषय विशेषज्ञको लागि शिक्षा शाखामा स्नातक तह उत्तीर्ण गरेको सम्बन्धित तहको स्थायी शिक्षक र माध्यामिक तहको विषय विशेषज्ञको लागि स्नातकोत्तर उत्तीर्ण गरेको र सम्बन्धित विषयको माध्यामिक तहको स्थायी शिक्षक हुनु पर्नेछ । माध्यामिक तहको विषय विशेषज्ञ आधारभुत तहको विषयविज्ञको सूचीमा सुचिकृत भएको मानिनेछ ।

स्पष्टिकरण: चिशंखुगढी गाउँपालिकामा यस प्रावधान बमोजिम उपलब्ध हुन नसकेको विषय विशेषज्ञको हकमा अन्य सम्बन्धित निकायबाट आमन्त्रण गर्न सकिनेछ भन्ने प्रावधान थपिएको ।

३. चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ को नियम ५७ संशोधन: चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ को नियम ५७ को,

१. उपनियम (३) एक पटक सरुवा भएको शिक्षकलाई त्यस विद्यालयमा एक शैक्षिक सत्र पूरा नभई सरुवा गरिने छैन तर कुनै विद्यालयमा कार्यरत शिक्षक अशक्त भई सो स्थानमा निजको उपचार हुन नसक्ने व्यहोरा नेपाल सरकारले तोकेको मेडिकल बोर्ड वा स्वीकृत चिकित्सकले सिफारिस गरेमा निजलाई जुनसुकै बखत पनि सरुवा गर्न सकिने छ ।

स्पष्टीकरण: माथि जुनसुकै कुरा उल्लेख भएको भएता पनि गाउँ शिक्षा समितिको निर्णयले उपयुक्त ठहर गरेमा जुनसुकै बखत शिक्षक सरुवा गर्न सकिनेछ भन्ने प्रावधान थपिएको ।

४. चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ नियम ५८ संशोधन: चिशंखुगढी गाउँपालिका शिक्षा नियमावली, २०७६ को नियम ५८ को,

१. उपनियम (३) अन्तर स्थानीय तह वा जिल्लान्तर सरुवा भई आउन र जानका लागि उपनियम (१) बमोजिमको निवेदन आएमा प्रमुख प्रशासकीय अधिकृतले सरुवाको सहमती दिन सक्नेछ । तर यस गाउँपालिकामा कम्तीमा एक शैक्षिक सत्र पूरा नगरेको शिक्षकलाई सरुवाको सहमति दिइने छैन ।

आज्ञाले

ओम बहादुर दर्जी

प्रमुख प्रशासकीय अधिकृत